४७ ०१ २००९ (२ २४ ४७)

विदेह

१.

२.

२.१.

२.२.

२.३.

२.४.

२.५.१. २.

२.६.

२.७.

२.८.

३.

३.१.

३.२.

३.३.

३.४.

३.५.१.

३.६.

३.७.

३.८.१. २.

४.

ऑ

ऑ

१२००

१:

१ २००८ ३० २००९)

८९ ९९२ ३४ ०९५

२ ११ ५८९

२:

२.१.

२.२.

२.३.

२.४.

२.५.१.

२.६.

२.७.

२.८.

१५ फरवरी १९२१- १५ ... १९८५)

– ६

३२०   १०९७

३०

३ः

३ःः१ः

३ःः२ः

४:

५:

६:

७:

८:

९:

॥

१०म २२ २२)

ऋ
॥

॥२२॥

ॐ ॐ

॥

६.

७.

८.

९

१०

ऐ ऑ

११/८/७६ ११/८/७६

११/०८/७६

१४१७

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

ः

,

,

१⠪⠧⠈⠛⠑⠓ ⠠ ⠏⠫ ⠈⠗⠈⠃⠔⠅ ⠔⠁⠿⠔ ⠏⠥⠗⠔⠟ ⠁ ⠅⠅ ⠅ ⠈⠗⠑⠇ ⠫⠈⠗⠓⠥⠫⠔ ⠔
⠹⠑⠧⠝⠔⠻⠗⠠ ⠗⠹⠏⠉⠑

२

३ ऑ

४

५

६

७

८

९

१०

११

१२

१३

१४

१५

१६ ऑ

१७

१८

१९

२०

२१

२२

२३

२४

२५

२६

१ १००/-

२ १००/-

(४०

३ १००/-

४ १२५/-

४०) ७५/- २५/-)

५/६ १:

७ ५०/- (२०/-

८/९/१०

४५०

२००९

१

२

८

२

३

४

५

१

१ (

२

२०१० २००/-

२०१०-११ ३५०/-

२०१०-१२ ५००/-

२०१०-१३ ७५०/-

२००९ ५०००/-

२

१

२

३

४

५

६

७

८. [illegible]

९. [illegible]

१०. [illegible]

११. [illegible]

१२. [illegible]

१३. [illegible]

१४. [illegible]

१५. [illegible]

१६. [illegible]

[illegible]

१७ [illegible]

१८ [illegible]

१९ [illegible]

२० [illegible]

२१ [illegible]

२२ [illegible]

२३ [illegible]

२४ [illegible]

२५

२६

२७

२८

२९

३०

३१

३२

३३

३४

३५

३६

३७

३८

३९

४०

४१

४२

४३

४४

४५

४६

४७

४८

४९

५०

५१

५२

५३

५४

५५

५६

५७

५८

५९

६०

६१

६२

६३

६४

६५

६६

६७:

६८:

६९:

७०:

७१:

२००८-०९: